

"सिरीजङ्घाको गौरव, कन्चनजङ्घा "



# सिरीजङ्घा राजपत्र

सिरीजङ्घा गाँउपालिकाद्वारा प्रकाशित

खण्ड २) ताप्लेजुङ, प्रदेश नम्बर १, नेपाल, श्रावण २० गते २०७७ साल (संख्या १२

## भाग २

सिरीजङ्घा गाँउपालिका

गाँउ कार्यपालिकाको कार्यालय

तेल्लोक, ताप्लेजुङ, प्रदेश नं. १, नेपाल ।

सिरीजङ्घा गाँउपालिकाको गाँउ कार्यपालिकाले पारित गरेको तल लेखिए बमोजिमको कार्यविधि  
सर्वसाधारणको जानकारीको लागि प्रकाशित गरीएको छ ।

सम्बत् २०७७ सालको ऐन/नियमावली/ निर्देशिका / कार्यविधि/ मापदण्ड नं. १२

## सिरीजङ्गाको सान, उद्यमशील किसान कार्यक्रम सञ्चालन कार्यविधि, २०७७

प्रमाणीकरण मिति : २०७७।०४।१८

**प्रस्तावना :** सिरीजङ्गा गाउँपालिकाको नियमित गाउँ सभा अधिवेशन (सातौं) द्वारा पारित नीति तथा कार्यक्रमको बुँदा नं. (१) मा उल्लिखित "सिरीजङ्गाको सान, उद्यमशील किसान" नामक कार्यक्रम गाउँपालिका क्षेत्रभित्र कार्यान्वयन गर्दा वास्तविक कृषक एवम् कृषि क्षेत्र मार्फत उद्यमशील हुन चाहने कृषकहरूको पहिचान टोलस्तरबाटै गर्दै कृषकसँगको लागत साझेदारीमा कृषि क्षेत्रका लागि विनियोजित वार्षिक बजेट कार्यान्वयन गरी अनुदान वितरणमा पारदर्शिता ल्याउन वाञ्छनीय भएकाले, सिरीजङ्गा गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७७ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी सिरीजङ्गा गाउँ कार्यपालिकाले यो कार्यविधि तर्जुमा गरी लागू गरेको छ।

**१. संक्षिप्त नाम र प्रारम्भ :** (१) यो कार्यविधिको नाम "सिरीजङ्गाको सान, उद्यमशील किसान कार्यक्रम सञ्चालन कार्यविधि, २०७७" रहेको छ।

(२) यो कार्यविधि सिरीजङ्गा राजपत्रमा प्रकाशन भएपछि सिरीजङ्गा गाउँपालिका क्षेत्रभर लागू हुनेछ।

### **२. विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा-**

(क) "अनुदान" भन्नाले यस कार्यविधि बमोजिम छनोट भएका कृषकहरूलाई स्वीकृत बजेटको परिधिभित्र रही कार्यालयले उपलब्ध गराउने अधिकतम पन्ध्र हजार रुपैयासम्मको भौतिक पूर्वाधार निर्माण अनुदान वा वस्तुगत अनुदान वा नगद अनुदानमध्ये सबै वा कुनै एक मात्र अनुदानलाई सम्झनुपर्छ।

(ख) "कार्यक्रम" भन्नाले सिरीजङ्गा गाउँपालिकाको गाउँ सभा अधिवेशन तथा गाउँ कार्यपालिकाले आर्थिक विकास तर्फ विनियोजन गरेको प्रत्यक्ष कृषक लक्षित कार्यक्रम सम्झनुपर्छ र, सो शब्दले नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने कृषक लक्षित कार्यक्रमलाई समेत सम्झनुपर्छ।

(ग) "कार्यालय" भन्नाले सिरीजङ्गा गाउँ कार्यपालिकाको कार्यालय, तेल्लोकलाई सम्झनुपर्छ।

(घ) "कार्यपालिका" भन्नाले सिरीजङ्गा गाउँ कार्यपालिकालाई सम्झनुपर्छ।

(ङ) "कार्यविधि" भन्नाले सिरीजङ्गाको सान उद्यमशील किसान कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ लाई सम्झनुपर्छ।

(च) "कृषक" भन्नाले सिरीजङ्गा गाउँपालिकाका वडाभित्रका टोलमा विगतदेखि नै कृषि पेशा अवलम्बन गर्दै आएका पुराना कृषक वा दर्तावाल कृषक समुह वा दर्तावाल कृषक फर्म वा सहकारी संस्था वा कृषि क्षेत्र मार्फत उद्यमशील हुन चाहने स्थानीय टोलबासी कृषकलाई सम्झनुपर्छ।

- (छ) "क समुहका कृषक" भन्नाले परिवारको स्वामित्वमा पाँच रोपनीभन्दा कम जमिन भई परिवारको कुनैपनि सदस्यको सरकारी रोजगारीमा पहुँच नभएको कृषकलाई सम्झनुपर्छ।
- (ज) "ख समुहका कृषक" भन्नाले परिवारको स्वामित्वमा पाँच रोपनीभन्दा बढी बीस रोपनीसम्म जमिन भई परिवारको कुनैपनि सदस्यको सरकारी रोजगारीमा पहुँच नभएको कृषकलाई सम्झनुपर्छ र, सो शब्दले दर्तावाल कृषि समुह वा "क" समुहमा नपरेका कृषक समेतलाई सम्झनुपर्छ।
- (झ) "ग समुहका कृषक" भन्नाले परिवारको स्वामित्वमा बीस रोपनीभन्दा बढी जमिन भएका कृषकलाई सम्झनुपर्छ र सो शब्दले दर्तावाल कृषि फर्म वा कृषि सहकारी संस्था वा "ख" समुहमा नपरेका कृषक समेतलाई सम्झनुपर्छ।
- (ञ) "गाउँपालिका" भन्नाले सिरीजङ्गा गाउँपालिका, ताप्लेजुङलाई सम्झनुपर्छ।
- (ट) "टोल विकास संस्था" भन्नाले भन्नाले सिरीजङ्गा गाउँपालिकाको टोल विकास संस्था गठन तथा परिचालन सम्बन्धी ऐन, २०७६ बमोजिम गाउँपालिका क्षेत्रभित्र गठित टोल विकास संस्थालाई सम्झनुपर्छ।
- (ठ) "वडा" भन्नाले सिरीजङ्गा गाउँपालिका मातहतका कुनैपनि वडालाई सम्झनुपर्छ।

**३. कृषक छनोटका लागि सूचना प्रकाशन गर्नु पर्ने :** (१) यस कार्यविधि बमोजिमको कृषक लक्षित कार्यक्रम सञ्चालन गर्न सम्बन्धित वडाले अनुसूची १ बमोजिमको ढाँचामा टोल विकास संस्था लक्षित सूचना प्रकाशन गर्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिमको सूचना प्रकाशित भए पश्चात् सम्बन्धित टोल विकास संस्थाले समेत अनुसूची २ बमोजिमको ढाँचामा कम्तीमा पन्ध्र दिनको म्याद दिई टोलबासी कृषक लक्षित सूचना प्रकाशित गर्नु पर्नेछ।

(३) कार्यक्रममा सहभागिता जनाउन इच्छुक टोलबासी कृषकले अनुसूची ३ बमोजिमको ढाँचामा सम्बन्धित टोल विकास संस्थामा आवेदन गर्नु पर्नेछ।

(४) कुनै टोल विकास संस्थाले उपदफा (२) बमोजिमको समयविधिमा कृषक लक्षित सूचना प्रकाशित नगरेमा सम्बन्धित वडा स्वयंले यस कार्यविधिको प्रतिकूल नहुने गरी कुनै उपयुक्त विधिको अवलम्बन गरेर कृषक लक्षित सूचना प्रकाशन गरी कृषक छनोट गर्न सक्नेछ।

**४. कृषक छनोटको सूचकहरू :** (१) अनुसूची ३ बमोजिमको ढाँचामा अनुदान प्राप्तिका लागि आवेदन गर्ने कृषकहरूको अंक गणना टोल विकास संस्थाले देहायमा उल्लिखित सूचकका आधारमा अनुसूची ४ बमोजिमको ढाँचामा गरी सम्बन्धित वडा कार्यालयमा पेश गर्नु पर्नेछ।

(क) बढी लागत सहभागिता व्यहोर्ने प्रतिवद्धता वापत्

अधिकतम ५० अंक,

(यस खण्डको प्रयोजनका लागि निर्धारित कुल ५० अंक मध्ये ४० देखी ५० प्रतिशतसम्म लागत सहभागिता व्यहोर्ने कृषकलाई ४५ अंक, ५१ देखी ६० प्रतिशतसम्म लागत सहभागिता व्यहोर्ने कृषकलाई ४८ अंक र ६१ प्रतिशतभन्दा बढी लागत सहभागिता व्यहोर्ने कृषकलाई ५० अंक प्रदान गरिनेछ)

(ख) सम्बन्धित कृषि प्राविधिकको स्थलगत प्रतिवेदन वापत् अधिकतम् १५ अंक,  
(यस खण्डको प्रयोजनका लागि निर्धारित कुल १५ अंक मध्ये विगतदेखी नै न्युनतम पुर्वाधार सहित कृषि पेशा अवलम्बन गर्दै आई थप क्षेत्रमा उक्त पेशा विस्तार गर्न चाहने पुराना कृषकलाई १५ अंक र नयाँ कृषकलाई १३ अंक प्रदान गरिनेछ)

(ग) कृषकको वर्गीकरण वापत् अधिकतम् २० अंक  
(यस खण्डको प्रयोजनका लागि निर्धारित कुल २० अंक मध्ये क समुहका कृषकका लागि २० अंक, ख समुहका कृषकका लागि १५ अंक र ग समुहका कृषकका लागि १० अंक प्रदान गरिनेछ)

(घ) जग्गाको स्वामित्व वापत् अधिकतम् १५ अंक  
(यस खण्डको प्रयोजनका लागि निर्धारित कुल १५ अंकमध्ये कार्यक्रम सञ्चालनका लागि आवश्यक पर्ने जग्गा आफ्नै स्वामित्वमा भएका कृषकका लागि १५ अंक र पाँच वर्ष वा सोभन्दा बढी अवधिका लागि लिज वा करारमा जग्गा लिएका कृषकका लागि १३ अंक प्रदान गरिनेछ)

५. अनुदान पाउन योग्य कृषक छनोट गरी नामावली प्रकाशन गर्नु पर्ने : (१) सम्बन्धित टोलको टोल विकास संस्थाबाट यस कार्यविधिको अनुसूची ४ बमोजिमको ढाँचामा अनुदान प्राप्तिमा आवेदन गर्ने कृषकहरूले प्राप्त गर्ने अंक गणना सहितको विवरण प्राप्त भए पश्चात् टोलगतरूपमा स्वीकृत कृषक लक्षित वार्षिक बजेट समेतलाई विश्लेषण गरी सम्बन्धित वडा समितिले अनुदानका लागि योग्य कृषक छनोट गर्नु पर्नेछ।

(२) सम्बन्धित वडा समितिले अनुदानका छनोट भएका कृषकको सम्पूर्ण विवरण अनुसूची ५ बमोजिमको ढाँचामा सार्वजनिक गर्नु पर्नेछ।

६. अनुदानका लागि छनोट भएका कृषकले कार्यालयसँग सम्झौता गर्नु पर्ने : (१) अनुसूची ५ बमोजिमको विवरण सार्वजनिक गरेको मितिले तोकिएको समयावधिभित्र अनुदानका लागि छनोट भएको कृषकले कार्यालयले तोकेको ढाँचामा अनुदान सम्झौता गरी सक्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिमको समयावधिमा अनुदान सम्झौता गर्न नआउने कृषकलाई योग्यताक्रमबाट हटाई वैकल्पिक योग्यताक्रममा रहेका कृषकसँग कार्यालयले अनुदान सम्झौता गर्न सक्नेछ।

(३) उपदफा (१) तथा उपदफा (२) बमोजिमको समयावधिमा अनुदान सम्झौता नगर्ने कृषकलाई चालु आर्थिक वर्षमा कार्यालयबाट यस कार्यविधि बमोजिमको अनुदान वितरणमा रोक लगाउन सक्नेछ।

७. कृषक लक्षित तालिम कार्यक्रम सञ्चालन गर्नु पर्ने : (१) यस कार्यविधिको दफा ६ बमोजिम अनुदान सम्झौता गरिएका कृषकहरूलाई कार्यक्रमका बारेमा आधारभूत प्राविधिक ज्ञान दिलाउन कार्यालयले तालिम कार्यक्रमको आयोजना गर्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिम आयोजना हुने तालिम कार्यक्रममा सहभागी नहुने कृषकलाई यस कार्यविधि बमोजिम कार्यालयबाट उपलब्ध गराइने अनुदान रकममा बीस प्रतिशत रकम कट्टा गरिनेछ।

८. अनुदान उपलब्ध गराइने : (१) यस कार्यविधिको दफा ६ बमोजिमको सम्झौता अवधिभित्र शत प्रतिशत कार्य सम्पन्न गर्ने कृषकलाई देहायमा उल्लिखित शर्तका आधारमा सम्झौता बमोजिमको अनुदान कार्यालयले उपलब्ध गराउनेछ।

(क) सम्झौता बमोजिमको काम सम्पन्न भएको भनी सम्बन्धित प्राविधिक कर्मचारीले कार्य सम्पन्न प्रतिवेदन तयार गरेको हुनु पर्ने।

(ख) टोल विकास संस्थाले सम्झौता बमोजिमको कार्य सम्पन्न गरेकोले रकम भुक्तानी गरी दिनु भनी वडा कार्यालयमा सिफारिस गरेको हुनु पर्ने।

(ग) सम्बन्धित वडाका वडा अध्यक्षले अनुदान रकम भुक्तानीका लागि कार्यालयमा सिफारिस गरेको हुनु पर्ने।

९. सशर्त अनुदान मार्फत प्राप्त हुने कृषक लक्षित कार्यक्रम सञ्चालन सम्बन्धमा कार्यालयबाटै कृषक छनोट गर्न सकिने: (१) सशर्त अनुदान मार्फत नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने कृषक लक्षित कार्यक्रमका लागि कार्यालयको आर्थिक विकास शाखाबाटै सम्बन्धित वडा लक्षित सूचना प्रकाशन गरी यस कार्यविधिमा व्यवस्था भएको कृषक छनोटको सूचकहरूको आधारमा अंक गणना गरी स्वीकृत बजेट भित्रबाट कृषकहरूलाई अनुदान वितरण गर्न सकिनेछ।

(२) उपदफा (१) बमोजिमका कस्ता कस्ता कार्यक्रमहरू कार्यालयको आर्थिक विकास शाखाबाट सोझै सञ्चालन गर्ने भनी कार्यक्रम कार्यान्वयन निर्देशक समितिको बैठकबाट निर्णय भएको हुनु पर्नेछ।

१०. कार्यक्रम कार्यान्वयन निर्देशक समिति: (१) यस कार्यविधिमा उल्लेख गरिएको कुनै व्यवस्था कार्यान्वयनमा बाधा वा अड्चन आइपरेमा तत्काल त्यस्तो बाधा वा अड्चन फुकाई त्यसको निराकरण गर्न र नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने कृषक लक्षित कार्यक्रमलाई गाउँपालिका क्षेत्रभित्र कार्यान्वयनमा लैजान सम्पूर्ण नीतिगत व्यवस्था समेत गर्न गाउँपालिकामा देहाय बमोजिमको एक कार्यक्रम कार्यान्वयन निर्देशक समिति रहनेछ।

- |   |            |
|---|------------|
| (क) गाउँपालिकाका अध्यक्ष                                    | संयोजक,    |
| (ख) गाउँपालिकाका उपाध्यक्ष                                  | सदस्य,     |
| (ग) प्रमुख प्रशासकीय अधिकृत                                 | सदस्य,     |
| (घ) गाउँपालिकाका अध्यक्षले तोकेको कार्यपालिकाको सदस्य एकजना | सदस्य,     |
| (ङ) कार्यालयको आर्थिक विकास शाखा प्रमुख                     | सदस्य सचिव |
- (२) उपदफा (१) बमोजिमको कार्यक्रम कार्यान्वयन निर्देशक समितिले आफ्नो कार्यविधि आफै व्यवस्थित गर्न सक्नेछ।
- (३) उपदफा (१) बमोजिमको कार्यक्रम कार्यान्वयन निर्देशक समितिले चालु आर्थिक वर्षका लागि गाउँ सभा अधिवेशनबाट विनियोजित समपुरक कोष (चालु) बाट नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदानको कृषक लक्षित कार्यक्रम र गाउँ सभा अधिवेशनबाट स्वीकृत यस कार्यविधि बमोजिमको कृषक लक्षित कार्यक्रमका लागि विनियोजित बजेटमा थप पचास प्रतिशतसम्मको रकम साझेदारी गरी कार्यक्रम सञ्चालनको व्यवस्था समेत मिलाउन सक्नेछ।
- ११. प्रचलित कानून बमोजिम हुने :** यस कार्यविधिमा लेखिए जति विषय यसै कार्यविधि बमोजिम तथा अन्य विषयको हकमा प्रचलित कानून बमोजिम हुनेछ।

अनुसूची १

(कार्यविधिको दफा ३ को उपदफा (१) सँग सम्बन्धित)

सिरीजङ्गा गाउँपालिका

.... नं. वडा कार्यालय,

मिति : २०७७ । ।

**विषय : कृषक लक्षित कार्यक्रम सञ्चालनका लागि टोल विकास संस्था लक्षित सूचना।**

प्रस्तुत विषयमा सिरीजङ्गा गाउँपालिकाको चालु आर्थिक वर्ष २०७७।०७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार यस वडाको ९ वटै टोलमा प्रत्यक्ष कृषक लक्षित कार्यक्रम देहाय बमोजिम रहेको छ। सिरीजङ्गा गाउँ कार्यपालिकाद्वारा पारित "सिरीजङ्गाको सान, उद्यमशील किसान कार्यक्रम सञ्चालन कार्यविधि, २०७७" ले अनुदान साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने गरी कृषक छनोटको सूचक सहितको मापदण्ड उल्लेख गरेको र उक्त सूचक बमोजिम अनुदानका लागि आवेदन गर्ने कृषकहरूले प्राप्त गर्ने अंक गणना गरी वडा समितिमा सिफारिस गर्न सम्बन्धित टोल विकास संस्थालाई जिम्मेवारी दिइएकोमा स्वीकृत उक्त कार्यविधिको अनुसूची २ बमोजिमको ढाँचामा यो सूचना प्रकाशित भएको मितिले कम्तीमा १५ दिनभित्र आफ्नो/आफ्नो टोलका कृषक लक्षित सूचना प्रकाशन गरी यही मिति २०७७ । । गतेभित्र उक्त कार्यविधिको अनुसूची ४ बमोजिमको ढाँचामा अंक गणना गरी यस वडा कार्यालयमा पेश गर्नु हुन यस वडाभित्रका ९ वटै टोल विकास संस्था लक्षित यो सूचना प्रकाशित गरिएको छ।

तोकिएको समयमा कृषक छनोट भई यस वडामा नआएमा वडा कार्यालयबाटै अन्य विधिको अवलम्बन गरेर भएपनि कृषक छनोट गरिने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।

देहाय

| टोलको नाम | कृषक लक्षित कार्यक्रमको नाम | विनियोजित बजेट |
|-----------|-----------------------------|----------------|
|           |                             |                |
|           |                             |                |
|           |                             |                |
|           |                             |                |
|           |                             |                |
|           |                             |                |
|           |                             |                |
|           |                             |                |
|           |                             |                |

( )

वडा अध्यक्ष

**अनुसूची २**

(कार्यविधिको दफा ३ को उपदफा (२) सँग सम्बन्धित)

.....टोल विकास संस्था

.....टोल, ..... नं. वडा, ..... ।

मिति : २०७ । ।

**विषय : ..... टोलका लागि विनियोजित कृषि कार्यक्रममा सहभागी हुन चाहने टोलबासी  
कृषक लक्षित सूचना ।**

प्रस्तुत विषयमा सिरीजङ्गा गाउँपालिका .....नं. वडा,.....को चालु आर्थिक वर्षका लागि विनियोजित वार्षिक बजेटमा यस टोलका लागि .....कार्यक्रमका लागि रु. बजेट विनियोजन भएको छ।

उक्त कार्यक्रम सञ्चालनका लागि सिरीजङ्गा गाउँपालिका, .....नं. वडा .....को मिति .....मा प्रकाशित सूचना बमोजिम यही मिति

.....गतेभित्र यस टोलबाट उक्त कार्यक्रमका लागि इच्छुक कृषकहरु "सिरीजङ्गाको सान, उधमशील किसान कार्यक्रम सञ्चालन कार्यविधि, २०७७" मा उल्लेखित प्रावधान बमोजिम छनोट गरी .... नं. वडा कार्यालयमा पठाउनु पर्ने भएकाले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र उक्त कार्यक्रममा सहभागिता जनाउन चाहनु हुने इच्छुक टोलबासी कृषकहरुले देहायमा उल्लिखित कागजात सहित यसैसाथ संलग्न आवेदन फाराम भरी यस संस्थामा आवेदन गर्नु हुन यस संस्थाको मिति २०७ । । गतेको निर्णयानुसार अनुरोध छ।

**निवेदकले निवेदनसाथ संलग्न गर्नुपर्ने कागजातहरु :**

- १ कृषकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी,
- २ आफ्नै स्वामित्वमा जग्गा हुनेले जग्गाधनी प्रमाणपत्रको प्रतिलिपी तथा लिज वा भाडामा जग्गा लिएको भए सम्झौताको प्रतिलिपी र जग्गाधनी प्रमाणपत्रको प्रतिलिपी,



### अनुसूची ३

(कार्यविधिको दफा ३ को उपदफा (३) सँग सम्बन्धित)

श्री .....टोल विकास संस्था, मिति २०७ । ।  
.....टोल, .....नं. वडा,....., सिरीजङ्गा गाउँपालिका, ताप्लेजुड ।

#### विषय : अनुदान प्राप्तिका लागि आवेदन गरेको ।

प्रस्तुत विषयमा तहाँ संस्थाको मिति २०७ । । गते प्रकाशित सूचना बमोजिम अनुदान प्राप्तिका लागि देहायमा उल्लिखित विवरण संलग्न राखी यो आवेदन गर्दछु/गर्दछौं। निवेदनमा उल्लिखित विवरण झुट्टा ठहरे कानून बमोजिम सहने छु/छौं, बुझाउने छु/छौं ।

#### तपसिल

| सि.नं. | विवरण  |
|--------|--|
| १      | <b>कुनै एकमा चिनो लगाउने:</b><br>स्वीकृत कार्यविधि बमोजिम अनुदानका लागि छनोट भएको खण्डमा देहायमा उल्लिखित रकम बराबरको रकम साझेदारी गर्नेछु।<br>(क) अनुदान वापत् प्राप्त हुने रकमको ४० देखि ५० प्रतिशतसम्मको रकम मात्र व्यहोर्ने छु/छौं।<br>(ख) अनुदान वापत् प्राप्त हुने रकमको ५१ देखि ६० प्रतिशतसम्मको रकम मात्र व्यहोर्ने छु/छौं।<br>(ग) अनुदान वापत् प्राप्त हुने रकमको ६१ प्रतिशतभन्दा बढी रकम व्यहोर्ने छु/छौं। |
| २      | <b>कुनै एकमा चिनो लगाउने:</b><br>(क) चालु आर्थिक वर्षमा यस टोलका लागि स्वीकृत .....कार्यक्रम अनुकूलको खेती विगतदेखिनै गर्दै आएको छु/छौं।<br>(ख) म/हामी यस टोलका लागि स्वीकृत ..... कार्यक्रममा नयाँ कृषकको रूपमा सहभागिता जनाउन लागेको हुँ/हौं।  |
| ३      | <b>कुनै एकमा चिनो लगाउने:</b><br>(क) म र मेरो परिवारको स्वामित्वमा यस गाउँपालिका क्षेत्रमा ५ रोपनी वा सोभन्दा कम जमिन मात्र रहेको छ।<br>(ख) म र मेरो परिवारको स्वामित्वमा यस गाउँपालिका क्षेत्रमा ५ रोपनीभन्दा बढी २० रोपनीसम्म जमिन मात्र रहेको छ।<br>(ग) म र मेरो परिवारको स्वामित्वमा यस गाउँपालिका क्षेत्रमा २० रोपनीभन्दा बढी जमिन रहेको छ।   |
| ४      | <b>कुनै एकमा चिनो लगाउने:</b><br>(क) कार्यक्रमका लागि आवश्यक पर्ने जग्गा मेरो आफ्नै स्वामित्वमा छ।<br>(ख) कार्यक्रमका लागि आवश्यक पर्ने जग्गा भाडा वा लिजमा लिएको छु।  |
| ५      | <b>कुनै एकमा चिनो लगाउने :</b><br>(क) म अथवा मेरो परिवारको सदस्यको सरकारी रोजगारीमा पहुँच छ।<br>(ख) म अथवा मेरो परिवारको सदस्यको सरकारी रोजगारीमा पहुँच छैन।   |

#### निवेदनसाथ संलग्न कागजातहरू

- १ नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
- २ जग्गाधनी प्रमाणपत्रको प्रतिलिपी
- ३ करार वा लिजमा जग्गा लिएको भए सोको प्रतिलिपी ।

निवेदकको नाम,थर:  
सम्पर्क नम्बर:  
हस्ताक्षर:



